

يَا أَيُّهَا الْمُدَّثِّرُ (1) قُمْ فَأَنْذِرْ (2) وَرَبِّكَ فَكَبِّرْ (3)  
وَثِيَابَكَ فَطَهِّرْ (4) وَالرُّجْزَ فَاهْجُرْ (5) وَلَا تَمْنُنْ  
تَسْتَكْبِرُ (6) وَلِرَبِّكَ فَاصْبِرْ (7) فَإِذَا نُقِرَ فِي  
النَّاقُورِ (8) فَذَلِكَ يَوْمَئِذٍ يَوْمٌ عَسِيرٌ (9) عَلَى  
الْكَافِرِينَ غَيْرُ يَسِيرٍ (10) ذُرْنِي وَ مَنْ خَلَقْتُ  
وَحِيداً (11) وَ جَعَلْتُ لَهُ مَالاً مَمْدُوداً (12) وَ بَيْنَ  
شُهُوداً (13) وَ مَهَّدْتُ لَهُ تَمْهِيداً (14) ثُمَّ يَطْمَعُ  
أَنْ أَزِيدَ (15) كَلَّا إِنَّهُ كَانَ لِآيَاتِنَا عَنِيداً (16)  
سَأَرْهَقُهُ صُعُوداً (17) إِنَّهُ فَكَّرَ وَ قَدَّرَ (18) فَقَتَلَ  
كَيْفَ قَدَّرَ (19) ثُمَّ قُتِلَ كَيْفَ قَدَّرَ (20) ثُمَّ نَظَرَ  
(21) ثُمَّ عَبَسَ وَ بَسَرَ (22) ثُمَّ أَدْبَرَ وَ اسْتَكْبَرَ (23)  
فَقَالَ إِنْ هَذَا إِلَّا سِحْرٌ يُؤْتَرُ (24) إِنْ هَذَا إِلَّا قَوْلُ

الْبَشْرِ (25) سَأْصَلِيهِ سَقَرَ (26) وَ مَا أَدْرَاكَ مَا  
سَقَرُ (27) لَا تُبْقِي وَ لَا تَذَرُ (28) لَوَّاحَةً لِلْبَشْرِ  
(29) عَلَيْهَا تِسْعَةَ عَشَرَ (30) وَ مَا جَعَلْنَا أَصْحَابَ  
النَّارِ إِلَّا مَلَائِكَةً وَ مَا جَعَلْنَا عِدَّتَهُمْ إِلَّا فِتْنَةً لِلَّذِينَ  
كَفَرُوا لِيَسْتَيَقِنَ الَّذِينَ أُوتُوا الْكِتَابَ وَ يَزِدَادَ الَّذِينَ  
آمَنُوا إِيمَانًا وَ لَا يَرْتَابَ الَّذِينَ أُوتُوا الْكِتَابَ وَ  
الْمُؤْمِنُونَ وَ لِيَقُولَ الَّذِينَ فِي قُلُوبِهِمْ مَرَضٌ وَ  
الْكَافِرُونَ مَاذَا أَرَادَ اللَّهُ بِهَذَا مَثَلًا كَذَلِكَ يُضِلُّ  
اللَّهُ مَنْ يَشَاءُ وَ يَهْدِي مَنْ يَشَاءُ وَ مَا يَعْلَمُ جُنُودَ  
رَبِّكَ إِلَّا هُوَ وَ مَا هِيَ إِلَّا ذِكْرٌ لِلْبَشْرِ (31)

O thou wrapped up (in the mantle)! Arise and deliver thy warning! And thy Lord do thou magnify! And thy garments keep free from stain! And all abomination shun! Nor expect, in giving, any increase (for thyself)! But, for thy Lord's (Cause), be patient

~~~~~  
and constant! Finally, when the trumpet is sounded, that will be that day - a day of distress,-far from easy for those without faith. Leave Me alone, (to deal) with the (creature) whom I created (bare and) alone!- To whom I granted resources in abundance, and sons to be by his side!- To whom I made (life) smooth and comfortable! Yet is he greedy-that I should add (yet more);-By no means! For to Our Signs he has been refractory! Soon will I visit him with a mount of calamities! For he thought and he determined;-and woe to him! How he determined!- Yea, woe to him; how he determined: then he reflected; then he frowned and he scowled; then he turned back and was haughty; then said he: "This is nothing but magic, derived from of old; "This is nothing but the word of a mortal!" Soon will I cast him into hell-fire! And what will explain to thee what hell-fire is? Naught doth it permit to endure, and naught doth it leave alone!- Darkening and changing the colour of man! Over it are Nineteen. And We have set none but angels as guardians of the fire; and We have fixed their number only as a trial for unbelievers,- in order that the people of the book may arrive at certainty, and the believers may increase in faith,- and that no doubts may be left for the people of the book and the believers, and that those in whose hearts is a disease and the unbelievers may say, "What symbol doth Allah intend by this?" Thus doth Allah leave to stray whom He pleaseth, and guide whom He pleaseth: and none can know the forces of thy Lord, except He and this is no other than a reminder to mankind.

اے اوڑھ لپیٹ کر لیٹنے والے، اٹھو اور خبردار کرو۔ اور اپنے رب کی بڑائی کا

اعلان کرو۔ اور اپنے کپڑے پاک رکھو۔ اور گندگی سے دور رہو۔ اور احسان نہ کرو

زیادہ حاصل کرنے کے لیے۔ اور اپنے رب کی خاطر صبر کرو۔ اچھا، جب صور  
میں پھونک ماری جائے گی، وہ دن بڑا ہی سخت دن ہوگا، کافروں کے لیے ہلکانہ  
ہوگا۔ چھوڑ دو مجھے اور اُس شخص کو جسے میں نے اکیلا پیدا کیا، بہت ساماں اُس کو دیا  
، اس کے ساتھ حاضر رہنے والے بیٹے دیے، اور اس کے لیے ریاست کی راہ ہموار  
کی، پھر وہ طمع رکھتا ہے کہ میں اسے اور زیادہ دوں۔ ہر گز نہیں، وہ ہماری آیات  
سے عناد رکھتا ہے۔ میں تو اسے عن قریب ایک کٹھن چڑھائی چڑھاؤں گا۔ اس  
نے سوچا اور کچھ بات بنانے کی کوشش کی۔ تو خدا کی مار اس پر، کیسی بات بنانے کی  
کوشش کی۔ ہاں، خدا کی مار اُس پر، کیسی بات بنانے کی کوشش کی۔ پھر (لوگوں کی  
طرف) دیکھا۔ پھر بیشانی سیٹری اور منہ بنایا۔ پھر پلٹا اور تکبر میں پڑ گیا۔ آخر کار  
بولا کہ یہ کچھ نہیں ہے مگر ایک جادو جو پہلے سے چلا آ رہا ہے، یہ تو یہ ایک انسانی  
کلام ہے۔ عن قریب میں اسے دوزخ میں جھونک دوں گا۔ اور تم کیا جانو کہ کیا  
ہے وہ دوزخ؟ نہ باقی رکھے نہ چھوڑے۔ کھال جھلس دینے والی۔ انیس کار کن  
اُس پر مقرر ہیں۔ ہم نے دوزخ کے یہ کار کن فرشتے بنائے ہیں، اور ان کی تعداد کو  
کافروں کے لیے فتنہ بنا دیا ہے، تاکہ اہل کتاب کو یقین آجائے اور ایمان لانے



والوں کا ایمان بڑھے، اور اہل کتاب اور مومنین کسی شک میں نہ رہیں، اور دل کے بیمار اور کفار یہ کہیں کہ بھلا اللہ کا اس عجیب بات سے کیا مطلب ہو سکتا ہے۔

اس طرح اللہ جسے چاہتا ہے گمراہ کر دیتا ہے اور جسے چاہتا ہے ہدایت بخش دیتا ہے۔ اور تیرے رب کے لشکروں کو خود اُس کے سوا کوئی نہیں جانتا۔ اور اس دوزخ کا ذکر اس کے سوا کسی غرض کے لیے نہیں کیا گیا ہے کہ لوگوں کو اس سے نصیحت ہو۔

ऐ ओढ़-लपेटकर लेटनेवाले, उठो और खबरदार करो | और अपने रब की बड़ाई का एलान करो | और अपने कपड़े पाक रखो | और गन्दगी से दूर रहो | और एहसान न करो ज़्यादा हासिल करने के लिए | और अपने रब की खातिर सब्र करो | अच्छा, जब सूर में फूँक मारी जाएगी, वह दिन बड़ा ही सख्त दिन होगा, काफ़िरों के लिए हल्का न होगा | छोड़ दो मुझे और उस शख्स को जिसे मैंने अकेला पैदा किया, बहुत-सा माल उसको दिया उसके साथ हाज़िर रहनेवाले बेटे दिए, और उसके लिए रियासत की राह हमवार की, फिर वह तमअ रखता है कि मैं उसे और ज़्यादा दूँ | हरगिज़ नहीं, वह हमारी आयात से इनाद रखता है | मैं तो उसे अनक़रीब एक कठिन चढ़ाई चढ़वाऊँगा | उसने सोचा और कुछ बात बनाने की कोशिश की | तो खुदा की मार उसपर कैसी बात बनाने की कोशिश की | हाँ, खुदा की मार उसपर, कैसी बात बनाने की कोशिश की | फिर (लोगों की तरफ़) देखा | फिर पेशानी सिकोड़ी और मुँह बनाया | फिर पलटा और तकब्बुर में पड़ गया |



आखिरकार बोला कि यह कुछ नहीं है मगर एक जादू जो पहले से चला आ रहा है, यह तो एक इंसानी कमाल है | अनक़रीब में उसे दोज़ख में झोंक दूँगा | और तुम क्या जानो कि क्या है वह दोज़ख? न बाक़ी रखे न छोड़े | खाल झुलस देनेवाली | उन्नीस कारकुन उसपर मुक़रर हैं—हमने दोज़ख के ये कारकुन फ़रिश्ते बनाए हैं, और उनकी तादात को काफ़िरों के लिए फ़ितना बना दिया है, ताकि अहले-किताब को यक़ीन आ जाए और ईमान लानेवालों का ईमान बढे, और अहले-किताब और मोमिनीन किसी शक में न रहें, और दिल के बीमार और कुफ़ार ये कहें कि भला अल्लाह का इस अजीब बात से क्या मतलब हो सकता है | इस तरह अल्लाह जिसे चाहता है गुमराह कर देता है और जिसे चाहता है हिदायत बख़्श देता है | और तेरे रब के लश्क़रों को खुद उसके सिवा कोई नहीं जानता—और इस दोज़ख का ज़िक़्र इसके सिवा किसी गरज़ के लिए नहीं किया गया है कि लोगों को इससे नसीहत हो |